

# Psa

## Chapter 72

Nepali Interlinear

Reference: Nepali ERV

1  
מֶלֶךְ לְבוֹ וַיִּצְדַּקְתָּהּ וַיִּזְכֹּרְתָּהּ וַיִּשְׁפָּטֶנּוּ אֱלֹהִים וְלִשְׁלֹמֹה  
राजाको राजाका-छोरालाई र-तपाईंको-धार्मिकता दिनुहोस् राजालाई तपाईंका-न्यायहरू हे-परमेश्वर सुलेमानको-निम्ति  
H4428 H6666 H5414 H4428 H4941 H0430 H8010

हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।

2  
בְּמִשְׁפָּטֶיךָ וַעֲנִייתִי בְּצַדִּיק עֲמִנָּה וַיִּדֹּן  
न्यायमा र-तपाईंका-दुखीहरूको धार्मिकतामा तपाईंका-मानिसहरूको न्याय-गरोस्  
H4941 H6041 H6664 H1777

आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।

3  
בְּצַדִּיקְתָּא דְּמִשְׁפָּטֶיךָ וְנִבְעָתוֹת לְעַם שְׁלֹמֹה הָרִים וַיִּשְׂאוּ  
धार्मिकतामा र-डाँडाहरूले मानिसहरूलाई शान्ति पहाडहरूले ल्याउन्  
H6666 H1389 H7965 H2022 H5375

त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।

4  
עֹשֶׂק אֲבִיּוֹן וַיִּדְכֵּא לְבַבִּי וַיִּשְׁעֵב מַנְיָע וַיִּשְׁפָּט  
अत्याचारीलाई र-चुर्न-पारोस् दरिद्रको दरिद्रका-छोराहरूलाई बचाओस् मानिसहरूको गरिबहरूको न्याय-गरोस्  
H6231 H1792 H0034 H3467 H6041 H8199

गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहनु। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।

5  
הַרְרִים פּוּסְתָא הַרְרִים וְלִפְנֵי שֶׁמֶשׁ עַם-יִרְאוּ  
पुस्ताहरू पुस्ता-पुस्तासम्म चन्द्रमाको र-चन्द्रमा-अगाडि सूर्य सँगै डराउन्-तपाईंलाई  
H1755 H1755 H3394 H6440 H8121 H3372

जब सम्म घाम उदाउँदछ अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्।

6  
אָרֶץ אֶרֶץ וְרִזְיָה זְרִיבֵיכֶם וְנָקַדְתֶּם עַל-כְּמִטָּה וַיִּרֶד  
पृथ्वीमाथि थोपाहरू झरीहरूजस्तो कटेको-घाँस माथि वर्षाजस्तो ओर्लोस्  
H0776 H7241 H1488 H4306 H3381

खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।

7  
יָרַח בְּלִי עַר-בְּרָב שְׁלֹמֹה וְרַב צְדִיק בְּיָמָיו וַיִּפְרַח  
चन्द्रमा नरहोस् जबसम्म शान्ति र-प्रशस्त धर्मी उहाँका-दिनहरूमा फूलोस्  
H3394 H1097 H5704 H7965 H7230 H6662 H3117

उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।

8  
אָרֶץ אֶפְסָי עַר-וּמְנוּחָה יָם עַר-מַיִם וַיִּרֶד  
पृथ्वीको पृथ्वीका-छेउसम्म सम्म र-नदीदेखि समुद्रसम्म सम्म समुद्रदेखि र-राज्य-गरोस्  
H0776 H5704 H5104 H3220 H5704 H3220

उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्।

9  
יְלַחֲכוּ עֲפָר אֲוִיבֵי וְצִיָּים וַיִּכְרְעוּ לְפָנָיו  
चाट्नेछन् धूलो र-उहाँका-शत्रुहरूले उजाड-बासीहरू घुडा-टेक्नेछन् उहाँको-सामु  
H3897 H6083 H0341 H6728 H3766 H6440

मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउनु, उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउनु।

10	מַלְכֵי תְּרַשִׁישׁ וְאֵיִם מְנַחֵה יִשְׁבּוּ מְלָכֵי שָׁבָא וְסֻבָּא אֲשָׁכַר יִקְרִיבוּ:	राजाहरू तर्शाशिका र-टापुहरूका भेटी	राजाहरू फिर्ता-गर्नेछन्	शेबाका र-सेबाका उपहार	चढाउनेछन्	10
	<a href="#">H4428</a> <a href="#">H8659</a> <a href="#">H0339</a> <a href="#">H4503</a> <a href="#">H7725</a> <a href="#">H4428</a> <a href="#">H5434</a> <a href="#">H0814</a> <a href="#">H7126</a>					

तर्शाशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।

11	וַיִּשְׁתַּחֲוּוּ- לּוֹ כָּל- מְלָכִים כָּל- גּוֹיִם יַעֲבֹדוּהוּ:	र-दण्डवत्-गर्नेछन् उहाँलाई सबै राजाहरू सबै जातिहरूले	सेवा-गर्नेछन्-उहाँको			11
	<a href="#">H7812</a> <a href="#">H3605</a> <a href="#">H4428</a> <a href="#">H3605</a> <a href="#">H3605</a> <a href="#">H5647</a>					

सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउनु। सबै जातिहरूले उहाँको सेवा गर्नुन्।

12	כִּי- יֵצִיל אֲבִינוֹן מִשָּׁעַ וְעֵינָי וְאֵינֶן עֹזֵר לּוֹ:	छुटकारा-दिनेछ दरिद्रलाई पुकार्नेलाई	र-गरिबलाई	र-कोही-छैन	सहायक	उसको	12
	<a href="#">H5337</a> <a href="#">H0034</a> <a href="#">H7768</a> <a href="#">H6041</a> <a href="#">H0369</a> <a href="#">H5826</a>						

हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।

13	יָחֵס עַל- רַל וְאֲבִינוֹן וְנַפְשׁוֹת אֲבִינוֹים יוֹשִׁיעַ:	दया-गर्नेछ दरिद्रको दरिद्रको	र-दरिद्रको	र-प्राणहरू	दरिद्रहरूका	बचाउनेछ	13
	<a href="#">H2347</a> <a href="#">H1800</a> <a href="#">H0034</a> <a href="#">H5315</a> <a href="#">H0034</a> <a href="#">H3467</a>						

दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्। राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।

14	מִתְנַדָּד וּמְחַמֵּם יִנְאָל נַפְשָׁם וַיִּיקָר רָמָם בְּעֵינָיו:	छुटकारा-दिनेछ तिनीहरूको-प्राण	तिनीहरूको-प्राण	र-बहुमूल्य	तिनीहरूको-दृष्टिमा	उहाँको-दृष्टिमा	14
	<a href="#">H8496</a> <a href="#">H2555</a> <a href="#">H5315</a> <a href="#">H3365</a> <a href="#">H1818</a>						

अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनु चाहन्छन् तिनीहरूदेखि राजाले बचाउनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।

15	וַיְהִי וַיִּתֵּן- לּוֹ מִזֶּבֶחַ שְׁבָא וַיִּתְפַּלֵּל בְּעָרָו תְּמִיד כָּל- הַיּוֹם:	र-जिउन् र-दिइयोस्	उहाँलाई	शेबाको	शेबाको-सुनबाट	उहाँको-निम्ति	सधैं	सारा	दिनभरि	15
	<a href="#">H2421</a> <a href="#">H5414</a> <a href="#">H2091</a> <a href="#">H7614</a> <a href="#">H6419</a> <a href="#">H1157</a> <a href="#">H8548</a> <a href="#">H3605</a> <a href="#">H3117</a>									

יְבָרְכֵנוּ: आशीर्वाद-दियोस्-उहाँलाई  
[H1288](#)

राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गर्नुन्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।

16	וַיְהִי פֶסֶת- וְהָרִין בְּאֶרֶץ אֲבָר וְהָרִין בְּרֵאשׁ הָהָרִים יִרְעֵשׁ כָּל-בְּנוֹן פְּרִיֹו וַיִּצִּיבוּ מְעִיר:	मुट्टीभरि होस्	अन्नको	पृथ्वीमा	शिखरमा	पहाडहरूको	लहरियोस्	लेबानोनजस्तो	फलहरू	र-फुलुन्	शहरबाट	16
	<a href="#">H1961</a> <a href="#">H6451</a> <a href="#">H0776</a> <a href="#">H2022</a> <a href="#">H7493</a> <a href="#">H3844</a> <a href="#">H6529</a>											

קַעֲשָׁב הָאָרֶץ: पृथ्वीको घाँसजस्तो  
[H0776](#) [H6212](#)

खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लेबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।

17	וַיְהִי וְהָרִין שָׁמוֹ לְעוֹלָם לְפָנֵי- שְׁמֵשׁ אֵינִין (אֵינִין) שָׁמוֹ וַיְתַרְכוּ:	रहोस्	उहाँको-नाउँ	सदाको-निम्ति	सूर्यमा-अगाडि	सूर्यको	फैलियोस्	फैलियोस्	उहाँको-नाउँ	र-आशीर्वादित-होउन्	17
	<a href="#">H1961</a> <a href="#">H8034</a> <a href="#">H5769</a> <a href="#">H6440</a> <a href="#">H8121</a> <a href="#">H5125</a> <a href="#">H5125</a> <a href="#">H8034</a> <a href="#">H1288</a>										

כָּל- בּוֹ יִשְׁרָוּהוּ: सबै उहाँमा  
गोठि-भनून्-उहाँलाई  
जातिहरूले  
[H0833](#) [H3605](#)

राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।

18  
אֱלֹהֵינוּ אֱלֹהֵי יִשְׂרָאֵל עֲשֵׂה נִפְלְאוֹת לְבָרְךָ: אֱלֹהֵינוּ אֱלֹהֵי יִשְׂרָאֵל  
परमेश्वर परमेश्वर इसाएलका परमेश्वर एवलै अचम्मका-कामहरू गर्ने  
H0430 H0430 H3478 H0905 H6381 H1288 H3068

परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!

19  
אֱמֵן  
आमेन  
H0543 H0776 H3605 H0853 H3519 H4390 H5769 H3519 H8034 H1288  
:אֱמֵן!  
र-आमेन  
H0543

उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!

20  
אֱמֵן  
यिशीका छोरा दाऊदका प्रार्थनाहरू समाप्त-भए  
H3448 H1732 H8605 H3615

(यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)